

## अनुसूची - २(क)

(दफा ३ सँग सम्बन्धित)

### सवारी साधन कर

#### (क) सवारी साधन कर

१. निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

| सि.नं.                                                                          | सवारी साधनको विवरण                                        | वार्षिक सवारी कर<br>(रु.) |
|---------------------------------------------------------------------------------|-----------------------------------------------------------|---------------------------|
| (क) कार, जीप, भ्यान, माइक्रोबस                                                  |                                                           |                           |
|                                                                                 | अ) १००० सि.सि. सम्म                                       | २२०००।-                   |
|                                                                                 | आ) १००० सि.सि. भन्दा माथि १५०० सि.सि. सम्म                | २५०००।-                   |
|                                                                                 | इ) १५०० सि.सि. भन्दा माथि २००० सि.सि. सम्म                | २७०००।-                   |
|                                                                                 | ई) २००० सि.सि. भन्दा माथि २५०० सि.सि. सम्म                | ३७०००।-                   |
|                                                                                 | उ) २५०० सि.सि. भन्दा माथि ३००० सि.सि. सम्म                | ५००००।-                   |
|                                                                                 | ऊ) ३००० सि.सि. भन्दा माथि ३५०० सि.सि. सम्म                | ६५०००।-                   |
|                                                                                 | ऋ) ३५०० सि.सि. भन्दा माथि सबै                             | ७००००।-                   |
| (ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनिट्रिपर |                                                           |                           |
|                                                                                 | अ) डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण | ४००००।-                   |
|                                                                                 | आ) ट्रिपर                                                 | ३९०००।-                   |
|                                                                                 | इ) मिनिट्रिपर                                             | ३३०००।-                   |

|                                    |                                          |         |
|------------------------------------|------------------------------------------|---------|
| (ग) ट्रयाक्टर, पावरटिलर लगायत अन्य |                                          |         |
|                                    | अ) श्री-हिलर, अटो रिक्सा र टेम्पो        | ६०००।-  |
|                                    | आ) ट्रयाक्टर                             | ५५००।-  |
|                                    | इ) पावरटिलर                              | ४५००।-  |
|                                    | ई) मिनिट्रक/मिनिबस                       | २७०००।- |
|                                    | उ) ट्रक/बस                               | ३५०००।- |
| (घ) मोटरसाइकल/स्कूटर, क्वाड बाइक   |                                          |         |
|                                    | अ) १२५ सि.सि. सम्म                       | ३०००।-  |
|                                    | आ) १२५ सि.सि. भन्दा माथि १५० सि.सि. सम्म | ५०००।-  |
|                                    | इ) १५० सि.सि. भन्दा माथि २२५ सि.सि. सम्म | ६५००।-  |
|                                    | ई) २२५ सि.सि. भन्दा माथि ४०० सि.सि. सम्म | १२०००।- |
|                                    | उ) ४०० सि.सि. भन्दा माथि ६५० सि.सि. सम्म | २५०००।- |
|                                    | ऊ) ६५० सि.सि. भन्दा माथि सबै             | ३५०००।- |

२. भाडामा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

| सि.नं.                         | सवारी साधनको विवरण                         | वार्षिक सवारी कर (रु.) |
|--------------------------------|--------------------------------------------|------------------------|
| (क) कार, जीप, भ्यान, माइक्रोबस |                                            |                        |
|                                | अ) १००० सि.सि. सम्म                        | ११०००।-                |
|                                | आ) १००० सि.सि. भन्दा माथि १५०० सि.सि. सम्म | १२५००।-                |

|                                                            |                                            |         |
|------------------------------------------------------------|--------------------------------------------|---------|
|                                                            | इ) १५०० सि.सि. भन्दा माथि २००० सि.सि. सम्म | १३५००।- |
|                                                            | ई) २००० सि.सि. भन्दा माथि २५०० सि.सि. सम्म | १४५००।- |
|                                                            | उ) २५०० सि.सि. भन्दा माथि ३००० सि.सि. सम्म | १६५००।- |
|                                                            | ऊ) ३००० सि.सि. भन्दा माथि ३५०० सि.सि. सम्म | १७५००।- |
|                                                            | ऋ) ३५०० सि.सि. भन्दा माथि ४००० सि.सि. सम्म | १९०००।- |
|                                                            | ए) ४००० सि.सि. भन्दा माथि सबै              | २२०००।- |
| (ख) डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण |                                            | २१०००।- |
| (ग) ट्रिपर                                                 |                                            | १९०००।- |
| (घ) मिनिट्रिपर                                             |                                            | १८०००।- |
| (ङ) ट्रयाक्टर, पावर टिलर लगायत अन्य                        |                                            |         |
|                                                            | अ) श्री-हिलर, अटोरिक्सा र टेम्पो           | ६०००।-  |
|                                                            | आ) ट्रयाक्टर                               | ५५००।-  |
|                                                            | इ) पावर टिलर                               | ४५००।-  |
|                                                            | ई) मिनिबस/मिनिट्रक                         | १५०००।- |
|                                                            | उ) ट्रक/बस/पानी ट्याङ्कर                   | २००००।- |
|                                                            | ऊ) तेल ट्याङ्कर                            | २२०००।- |
|                                                            | ऋ) ग्यास बुलेट                             | २५०००।- |
| (च) मोटरसाइकल/स्कुटर                                       |                                            |         |
|                                                            | अ) १२५ सि.सि. सम्म                         | १५००।-  |

|  |                                          |         |
|--|------------------------------------------|---------|
|  | आ) १२५ सि.सि. भन्दा माथि १५० सि.सि. सम्म | २५००।-  |
|  | इ) १५० सि.सि. भन्दा माथि २२५ सि.सि. सम्म | ३०००।-  |
|  | ई) २२५ सि.सि. भन्दा माथि ४०० सि.सि. सम्म | ६०००।-  |
|  | उ) ४०० सि.सि. भन्दा माथि ६५० सि.सि. सम्म | १२०००।- |
|  | ऊ) ६५० सि.सि. भन्दा माथि सबै             | १५०००।- |

३. निजी विद्युतीय सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

| सि.नं.                                          | सवारी साधनको विवरण                        | वार्षिक सवारी कर (रु.) |
|-------------------------------------------------|-------------------------------------------|------------------------|
| (क) कार, जीप, भ्यान, माइक्रोबस, बस र ट्रक लगायत |                                           |                        |
|                                                 | अ) ५० किलोवाट सम्म                        | ६५००।-                 |
|                                                 | आ) ५० किलोवाटभन्दा माथि १२५ किलोवाट सम्म  | १५०००।-                |
|                                                 | इ) १२५ किलोवाटभन्दा माथि २०० किलोवाट सम्म | २००००।-                |
|                                                 | ई) २०० किलोवाटभन्दा माथि                  | ३००००।-                |
| (ख) मोटरसाइकल/स्कुटर, क्वाड बाइक                |                                           |                        |
|                                                 | अ) ५० वाट सम्म                            | १०००।-                 |
|                                                 | आ) ५० वाटभन्दा माथि ३५० वाट सम्म          | १५००।-                 |
|                                                 | इ) ३५० वाटभन्दा माथि १००० वाट सम्म        | २०००।-                 |

|                                    |                                     |        |
|------------------------------------|-------------------------------------|--------|
|                                    | ई) १००० वाटभन्दा माथि १५०० वाट सम्म | २५००।- |
|                                    | उ) १५०० वाटभन्दा माथि               | ३०००।- |
| (ग) श्री-हिलर, अटो रिक्सा र टेम्पो |                                     |        |
|                                    | अ) ५० किलोवाट सम्म                  | ४०००।- |
|                                    | आ) ५० किलोवाट भन्दामाथि             | ८०००।- |

४. भाडामा दर्ता भएका विद्युतीय सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

| सि.नं.                                    | सवारी साधनको विवरण                        | वार्षिक सवारी कर (रु.) |
|-------------------------------------------|-------------------------------------------|------------------------|
| (क) कार, जीप, भ्यान, माइक्रोबस, बस र ट्रक |                                           |                        |
|                                           | अ) २० किलोवाटभन्दा माथि ५० किलोवाट सम्म   | ४०००।-                 |
|                                           | आ) ५० किलोवाटभन्दा माथि १२५ किलोवाट सम्म  | ५०००।-                 |
|                                           | इ) १२५ किलोवाटभन्दा माथि २०० किलोवाट सम्म | १००००।-                |
|                                           | ई) २०० किलोवाटभन्दा माथि                  | १५०००।-                |
| (ख) श्री-हिलर, अटो रिक्सा र टेम्पो        |                                           |                        |
|                                           | अ) ५० किलोवाट सम्म                        | ३०००।-                 |
|                                           | आ) ५० किलोवाट भन्दामाथि                   | ५०००।-                 |
| (ग) मोटरसाइकल/स्कुटर                      |                                           |                        |
|                                           | अ) ५० वाट सम्म                            | ५००।-                  |
|                                           | आ) ५० वाटभन्दा माथि ३५० वाट सम्म          | ७००।-                  |
|                                           | इ) ३५० वाटभन्दा माथि १००० वाट सम्म        | १०००।-                 |

|                                     |        |
|-------------------------------------|--------|
| ई) १००० वाटभन्दा माथि १५०० वाट सम्म | १२००।- |
| उ) १५०० वाटभन्दा माथि               | १५००।- |

(ख) विविध

|    |                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                |
|----|----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| १. | <p>नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएको सवारी साधनलाई यस अनुसूचीको खण्ड (क) को क्र.सं. २ मा उल्लेख भए बमोजिम भाडामा दर्ता भएका सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।</p> <p>तर नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएको दुई पाङ्ग्रे सवारी साधनमा यस अनुसूचीको खण्ड (क) को क्र.सं. १ को सि.नं. (घ) मा उल्लेख भए बमोजिम निजी दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।</p>                                         |
| २. | <p>नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएको विद्युतीय सवारी साधनमा यस अनुसूचीको खण्ड (क) को क्र.सं. ४ मा उल्लेख भए बमोजिम भाडामा दर्ता भएको विद्युतीय सवारी साधनमा लाग्ने सरह कर लाग्ने छ।</p> <p>तर नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएको दुई पाङ्ग्रे विद्युतीय सवारी साधनमा यस अनुसूचीको खण्ड (क) को क्र.सं. ३ को सि.नं. (ख) मा उल्लेख भए बमोजिम निजी विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।</p> |
| ३. | <p>नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अधिकांश वा पूर्ण स्वामित्व रहेको सार्वजनिक संस्थान तथा पर्यटकीय सवारी साधनको हकमा सवारी साधनको प्रकृति अनुसार (गैरविद्युतीय वा विद्युतीय)</p>                                                                                                                                                                                                                                                                     |

|    |                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          |
|----|--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
|    | यस अनुसूचीको खण्ड (क) को क्र.सं. १ वा क्र.सं. ३ मा उल्लेख भए बमोजिम निजी सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।                                                                                                                                                                                                                                                                                                                                                             |
| ४. | <p>सवारी साधनको पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ।</p> <p>तर व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन। यस्तो सुविधा सम्बन्धित यातायात व्यवस्था कार्यालयको प्राविधिकले तयार गरेको प्राविधिक परीक्षण प्रतिवेदनको आधारमा मात्र प्रदान गरिनेछ।</p>                                                                                                                                                               |
| ५. | <p>(क) कुनै व्यक्ति वा संस्थाको नाउँमा दर्ता भएको सवारी साधन दुर्घटनाका कारण बिग्रिई सञ्चालनमा आउन नसक्ने भनी यातायात क्षेत्र हेर्ने मन्त्रालयले प्रमाणित गरेमा प्रयोगमा नआएको अवधिको सवारी साधन कर लाग्ने छैन।</p> <p>(ख) माथि खण्ड (क) बमोजिम यातायात क्षेत्र हेर्ने मन्त्रालयमा प्रमाणीकरणको लागि पेस गर्दा त्यस्तो सवारी साधन प्रयोगमा नआउनुको कारण र अवधिको सम्बन्धमा सवारी साधन रहेको स्थानीय तह र नजिकको प्रहरी कार्यालयको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ।</p> |
| ६. | <p>उत्पादनका मितिले पन्ध्र वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा चौध वर्षभन्दा बढी अवधिको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप सवारी साधन कर लाग्नेछ।</p> <p>तर यस्तो थप गरिएको रकम सवारी साधनको लागि तोकिएको प्रचलित कर रकमभन्दा बढी हुने छैन।</p>                                                                                                                                                                                            |
| ७. | भाडाका बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सहूलियतको रूपमा                                                                                                                                                                                                                                                                                                                                                      |

|     |                                                                                                                                                                                                                                                                                                         |
|-----|---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
|     | भाडामा छुट दिएवापत त्यस्ता सवारी साधनका धनीले तिर्नुपर्ने सवारी साधन करमा साठी प्रतिशत छुट पाउनेछन्।                                                                                                                                                                                                    |
| ८.  | सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन।                                                                                                                                                                         |
| ९.  | यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन।                                                                                                                                                                                                 |
| १०. | यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका १५० सि.सि. सम्मका स्कुटर (थप दुई चक्का जडित) मा सवारी साधन कर लाग्ने छैन।                                                                                                                          |
| ११. | नेपाल सरकार, प्रदेश सरकार र न्यायिक तथा अर्धन्यायिक निकायहरूले दशीको रुपमा राखी जफत गरी लिलाम बिक्री गरेका सवारी साधनको हकमा उक्त सवारी साधन लिलाम सकार भएको आर्थिक वर्षको सवारी साधन कर लिलाम सकार गर्ने सवारी धनीले भुक्तानी गर्नु पर्नेछ। सो भन्दा अगाडिका आर्थिक वर्षको सवारी साधन कर मिनाहा हुनेछ। |
| १२. | ट्राफिक कारबाहीमा परेका, विभिन्न कसुरमा नियन्त्रणमा लिइएका र सवारी धनी यकीन नभई लामो समयदेखि ट्राफिक कार्यालयको नियन्त्रणमा रहेका सवारी साधनहरूको ट्राफिक कार्यालयको समन्वयमा लगत सङ्कलन गरी सवारी धनी पत्ता लगाई निजबाट त्यस्ता सवारीको कर, शुल्क तथा जरिवाना सङ्कलन गरिनेछ।                           |
| १३. | अदालत र अन्य न्यायिक वा अर्धन्यायिक निकायमा दशी प्रमाणको रुपमा रहेको सवारी साधनको मुद्दाको टुंगो नलागुञ्जेल प्रयोगमा नआउने हुँदा अदालत वा त्यस्तो निकायको फैसला र आधिकारिक                                                                                                                              |

|     |                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           |
|-----|---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
|     | पत्रका आधारमा सो सवारी साधन प्रयोगमा नआएको अवधिको सवारी साधन कर लाग्ने छैन। एक आर्थिक वर्षभन्दा कम अवधि प्रयोगमा नआएको भएमा दामासाहीले हिसाब गर्नु पर्नेछ।                                                                                                                                                                                                                                                                                                                                                                                                                |
| १४. | यातायात सम्बन्धी विषयगत मन्त्रालयले प्रयोगमा ल्याएको अनलाईन प्रणालीमा जोडिएका विद्युतीय भुक्तानीका माध्यमबाट भएका भुक्तानीहरू भि.आर.एस. मा देखिएको र सोको निस्सा सम्बन्धित सवारी वा व्यक्तिको नाममा जारी भएमा सवारी दर्ता किताबमा नवीकरण गराउन आवश्यक पर्नेछैन।                                                                                                                                                                                                                                                                                                           |
| १५. | कुनै सवारी धनीले सवारी हराएको र फेला परेको सम्बन्धमा प्रहरी कार्यालयको सिफारिस पत्र र यातायात व्यवस्था कार्यालयमा रोक्का गरेको प्रमाण सहित नवीकरणका लागि पेस गरेमा सवारी हराएको र फेला परेको अवधिभित्र लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र सोमा लाग्ने जरिवाना छुट हुनेछ।                                                                                                                                                                                                                                                                                            |
| १६. | सवारी धनीसँग सवारी साधनको भौतिक अस्तित्व नरहेको वा पुरानो भई काम नलाग्ने दुई पाङ्ग्रे सवारी साधनको धनीले सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्षसम्मको सवारी साधन कर र नवीकरण दस्तुर २०८३ पौष मसान्तसम्म बुझाएमा आर्थिक वर्ष २०८२।८३ सम्मको सवारी साधन कर र नवीकरण दस्तुरमा लाग्ने सम्पूर्ण जरिवाना छुट गरी सवारी साधनको लगत कट्टा गरिनेछ। सवारी धनीसँग सवारी साधनको भौतिक अस्तित्व नरहेको खण्डमा सो व्यहोरा खुलेको स्थानीय तह तथा नेपाल प्रहरीको सवारी साधनको भौतिक अस्तित्व नरहेको सिफारिस पेस हुन आएमा त्यस्तो दुई पाङ्ग्रे सवारी साधनको लगत कट्टा गरिनेछ। |

## अनुसूची -२(ख)

(दफा ४ सँग सम्बन्धित)

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ बमोजिम लिइने शुल्क तथा

दस्तुर

(क) सवारी चालक अनुमतिपत्र तथा आवेदन दस्तुर

| वर्ग   | सवारीको किसिम                                                | आवेदन दस्तुर (रु.) | सवारी चालक अनुमतिपत्र, नवीकरण दस्तुर (रु.) | वर्ग थप (रु.) |
|--------|--------------------------------------------------------------|--------------------|--------------------------------------------|---------------|
| क<br>A | मोटरसाईकल, स्कुटर,<br>मोपेड<br>Motorcycle, Scooter,<br>Moped | १०००।-             | ३०००।-                                     | १०००।-        |
| K      | स्कुटर<br>Scooter                                            | १०००।-             | ३०००।-                                     | १०००।-        |
| ख<br>B | कार, जीप, डेलिभरी<br>भ्यान<br>Car, Jeep, Delivery<br>Van     | १०००।-             | ४०००।-                                     | १०००।-        |
| ग<br>C | टेम्पो, अटोरिक्सा<br>Tempo,<br>Auto Rikshaw                  | १०००।-             | ४०००।-                                     | १०००।-        |
| घ<br>D | पावर टिलर<br>Power Tillar                                    | १०००।-             | ४०००।-                                     | १०००।-        |
| ङ<br>E | ट्रयाक्टर<br>Tractor                                         | १०००।-             | ५०००।-                                     | १०००।-        |
| च<br>F | मिनिबस, मिनी ट्रक<br>Minibus, Mini Truck                     | १०००।-             | ५०००।-                                     | १०००।-        |
| छ<br>G | ट्रक, बस, लहरी<br>Truck, Bus, Lorry                          | १०००।-             | ६०००।-                                     | २०००।-        |

**खण्ड १०) अतिरिक्ताङ्क ०५ प्रदेश राजपत्र भाग १ मिति २०८३।०३।३१**

|        |                                                                           |        |        |        |
|--------|---------------------------------------------------------------------------|--------|--------|--------|
| ज<br>H | रोडरोलर, डोजर<br>Road Roller, Dozer<br>H1=Dozer<br>H2=Road Roller         | १०००।- | ६०००।- | २०००।- |
| झ<br>I | क्रेन, दम्कल, लोडर<br>I1=Crane<br>I2=Fire Brigade<br>I3= Loader           | १०००।- | ६०००।- | २०००।- |
| ज<br>J | J1=Excavator<br>J2=Backhoe Loader<br>J3=Grader<br>J4=Forklift<br>J5=Other | १०००।- | ६०००।- | २०००।- |

**स्पष्टीकरण:**

- (१) एक भन्दा बढी वर्गको सवारी चालक अनुमतिपत्र भएका व्यक्तिका हकमा नवीकरण गर्दा सबैभन्दा बढी दस्तुर लाग्ने सवारी वर्गको नवीकरण दस्तुर लाग्नेछ र बाँकी वर्गका सवारी चालक अनुमतिपत्र स्वतः नवीकरण हुनेछ।
- (२) सवारी चालक अनुमतिपत्रको प्रतिलिपि बापत पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ।
- (३) सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण बापत एक हजार रुपैयाँ दस्तुर लाग्नेछ।

**(ख) सवारी साधन सम्बन्धी अन्य दस्तुर**

**१. सवारी साधन दर्ता र सरुवा दर्ता दस्तुर:-**

| सि.नं. | सवारीको वर्गीकरण | सवारीको किसिम | दस्तुर (रु.) |
|--------|------------------|---------------|--------------|
| १.     | ठूला सवारी       | निजी          | २०००।-       |
|        |                  | सार्वजनिक     | २५००।-       |
| २.     | मझौला सवारी      | निजी          | १५००।-       |
|        |                  | सार्वजनिक     | २०००।-       |

|    |            |                                              |           |        |
|----|------------|----------------------------------------------|-----------|--------|
| ३. | साना सवारी | (क) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर | निजी      | १२००।- |
|    |            |                                              | सार्वजनिक | १५००।- |
|    |            | (ख) मोटरसाइकल, स्कुटर, क्वाड बाइक            | निजी      | १०००।- |
|    |            |                                              | सार्वजनिक | १०००।- |

**स्पष्टीकरण:** सरकारी, पर्यटक सवारी र संस्थानको सवारी साधनको दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

## २. सवारी साधन सुरुवा सहमति दस्तुर:-

| सि.नं. | सवारीको वर्गीकरण |                                              | दस्तुर (रु.) |
|--------|------------------|----------------------------------------------|--------------|
| १.     | ठूला सवारी       |                                              | २५००।-       |
| २.     | मझौला सवारी      |                                              | २०००।-       |
| ३.     | साना सवारी       | (क) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर | १५००।-       |
|        |                  | (ख) मोटरसाइकल, स्कुटर, क्वाड बाइक            | १०००।-       |

## ३. सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुर (प्रति सवारी):-

| सि.नं. | सवारीको वर्गीकरण |                                              | दस्तुर (रु.) |
|--------|------------------|----------------------------------------------|--------------|
| १.     | ठूला सवारी       |                                              | २०००।-       |
| २.     | मझौला सवारी      |                                              | १५००।-       |
| ३.     | साना सवारी       | (क) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर | १२००।-       |
|        |                  | (ख) मोटरसाइकल, स्कुटर, क्वाड बाइक            | १०००।-       |

**स्पष्टीकरण:** सनाखतको अवधि पैतीस दिनको हुनेछ। सो अवधिपछि पस भएमा थप पैतालीस दिनको लागि रु. एक हजार जरिवाना लाग्नेछ र सो अवधि पश्चात् थप नब्बे दिनसम्मको लागि रु. दुई हजार जरिवाना लाग्नेछ। सो अवधि पश्चात् उक्त सनाखत स्वतः बदर हुनेछ।

४. सवारी साधनको अस्थायी दर्ता दस्तुर:-

| सि.नं. | सवारीको वर्गीकरण |                                              | सवारीको किसिम | दस्तुर (रु.) |
|--------|------------------|----------------------------------------------|---------------|--------------|
| १.     | ठूला सवारी       |                                              | निजी          | १५००।-       |
|        |                  |                                              | सार्वजनिक     | २०००।-       |
| २.     | मझौला सवारी      |                                              | निजी          | १२००।-       |
|        |                  |                                              | सार्वजनिक     | १५००।-       |
| ३.     | साना सवारी       | (क) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर | निजी          | १०००।-       |
|        |                  |                                              | सार्वजनिक     | १२००।-       |
|        |                  | (ख) मोटरसाइकल, स्कुटर, क्वाड बाइक            | निजी          | ८००।-        |
|        |                  |                                              | सार्वजनिक     | १०००।-       |

स्पष्टीकरण: सरकारी, पर्यटक सवारी र संस्थानको सवारी साधनको दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

५. विदेशमा दर्ता भएका सवारी साधन चलाउने अनुमति दस्तुर:-

| सि.नं. | सवारीको वर्गीकरण         | दस्तुर (रु.) |
|--------|--------------------------|--------------|
| १      | ठूला सवारी र मझौला सवारी | ३०००।-       |
| २      | साना सवारी               | २०००।-       |

६. सवारी साधनको दर्ता प्रमाणपत्र नवीकरण दस्तुर:-

| सि.नं. | सवारीको वर्गीकरण | सवारीको किसिम        |           | दस्तुर (रु.) |
|--------|------------------|----------------------|-----------|--------------|
| १.     | ठूला सवारी       | निजी                 |           | ५००।-        |
|        |                  | सार्वजनिक            |           | १०००।-       |
| २.     | मझौला सवारी      | निजी                 |           | ५००।-        |
|        |                  | सार्वजनिक            |           | ८००।-        |
| ३.     | साना सवारी       | (क) कार, जीप, भ्यान, | निजी      | ५००।-        |
|        |                  |                      | सार्वजनिक | ५००।-        |

|  |  |                                         |           |       |
|--|--|-----------------------------------------|-----------|-------|
|  |  | पिकअप,<br>टेम्पो,<br>पावरटिलर           |           |       |
|  |  | (ख) मोटरसाइकल,<br>स्कुटर, क्वाड<br>बाइक | निजी      | ३००।- |
|  |  |                                         | सार्वजनिक | ५००।- |

**स्पष्टीकरण:** सरकारी, पर्यटक सवारी र संस्थानको सवारी साधनको दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

**द्रष्टव्य:** सवारी साधन दर्ता गरेको मितिलाई आधार मानी नवीकरण गर्नुपर्ने मिति कायम गरिनेछ।

७. सवारी साधनको नामसारी र धनीको मृत्यु भएको सवारीको नामसारी दस्तुर:-

| सि. नं. | सवारीको वर्गीकरण |                                              | सवारीको किसिम | दस्तुर (रु.) |
|---------|------------------|----------------------------------------------|---------------|--------------|
| १.      | ठूला सवारी       |                                              | निजी          | २०००।-       |
|         |                  |                                              | सार्वजनिक     | २२००।-       |
| २.      | मझौला सवारी      |                                              | निजी          | १५००।-       |
|         |                  |                                              | सार्वजनिक     | २०००।-       |
| ३.      | साना सवारी       | (क) कार, जीप, भ्यान, पिकअप, टेम्पो, पावरटिलर | निजी          | १२००।-       |
|         |                  |                                              | सार्वजनिक     | १५००।-       |
|         |                  | (ख) मोटरसाइकल, स्कुटर, क्वाड बाइक            |               | १०००।-       |

**स्पष्टीकरण:** सरकारी, पर्यटक सवारी र संस्थानको सवारी साधनको दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

**द्रष्टव्य:** सवारी साधनको नामसारी रोक्का वा रोक्का फुकुवा दस्तुर नामसारी दस्तुरको आधा लाग्नेछ। तर न्यायिक वा अर्धन्यायिक निकायको आदेश वा फैसलाबाट सवारी साधनको नामसारी रोक्का वा रोक्का फुकुवा गरेको कुनै दस्तुर लाग्ने छैन।

द. बाटो इजाजतपत्र दस्तुर (नवीकरण समेत, अर्धवार्षिक):-

| सि.नं. | दुरी (कि.मि.)                  | सवारीको वर्गीकरण                 |                                       |
|--------|--------------------------------|----------------------------------|---------------------------------------|
|        |                                | ठूला र मझौला बस मिनिबस आदि (रु.) | ठूला र मझौला ट्रक, मिनिट्रक आदि (रु.) |
| १.     | १ देखि ५० कि.मि. सम्म          | ८००।-                            | १०००।-                                |
| २.     | ५० भन्दा माथि १०० कि.मि. सम्म  | १०००।-                           | १२००।-                                |
| ३.     | १०० भन्दा माथि १५० कि.मि. सम्म | १२००।-                           | १४००।-                                |
| ४.     | १५० भन्दा माथि २०० कि.मि. सम्म | १४००।-                           | १७००।-                                |
| ५.     | २०० भन्दा माथि २५० कि.मि. सम्म | १५००।-                           | १८००।-                                |
| ६.     | २५० भन्दा माथि ३०० कि.मि. सम्म | १८००।-                           | २०००।-                                |
| ७.     | ३०० भन्दा माथि ३५० कि.मि. सम्म | २०००।-                           | २३००।-                                |
| ८.     | ३५० भन्दा माथि ४०० कि.मि. सम्म | २१००।-                           | २४००।-                                |
| ९.     | ४०० भन्दा माथि ४५० कि.मि. सम्म | २३००।-                           | २६००।-                                |
| १०.    | ४५० भन्दा माथि ५०० कि.मि. सम्म | २६००।-                           | २९००।-                                |
| ११.    | ५०० भन्दा माथि ५५० कि.मि. सम्म | ३२००।-                           | ३३००।-                                |

|     |                                |        |        |
|-----|--------------------------------|--------|--------|
| १२. | ५५० भन्दा माथि ६०० कि.मि. सम्म | ३३००।- | ३४००।- |
| १३. | ६०० भन्दा माथि ६५० कि.मि. सम्म | ३५००।- | ३६००।- |
| १४. | ६५० भन्दा माथि ७०० कि.मि. सम्म | ३८००।- | ३९००।- |
| १५. | ७०० कि.मि. भन्दा माथि          | ४२००।- | ४३००।- |

द्रष्टव्यः बाटो इजाजतपत्र कार्यालय सुरुवा दस्तुर रु. ५००।- थप लाग्ने छ।

९. पाँच सिटभन्दा बढी चौध सिटसम्म क्षमता भएको सार्वजनिक सवारीको लागि बाटो इजाजत दस्तुर (नवीकरण दस्तुर):-

| सि.नं. | दुरी                                  | दस्तुर (रु.) |
|--------|---------------------------------------|--------------|
| १.     | १ कि.मि. देखि ५० कि.मि. सम्म          | ६००।-        |
| २.     | ५० कि.मि. भन्दा माथि १०० कि.मि. सम्म  | ८००।-        |
| ३.     | १०० कि.मि. भन्दा माथि १५० कि.मि. सम्म | १०००।-       |
| ४.     | १५० कि.मि. भन्दा माथि २५० कि.मि. सम्म | १२००।-       |
| ५.     | २५० कि.मि. भन्दा माथि                 | १६००।-       |

१०. तोकिएको निश्चित बाटो वा क्षेत्रभित्र (रुट) सञ्चालनार्थ लाग्ने बाटो दस्तुर:-

| सि.नं. | सवारीको वर्गीकरण                                                                                               | दस्तुर (रु.) |
|--------|----------------------------------------------------------------------------------------------------------------|--------------|
| १.     | चौध सिट वा सो भन्दा मुनिका (मिटरवाला बाहेक) हलुका सार्वजनिक सवारी र एक टन सम्म क्षमता भएको ट्याक्टर, पावर टिलर | ५००।-        |
| २.     | मिटर भएको ट्याक्सी                                                                                             | ५००।-        |
| ३.     | मिटर भएको टेम्पो                                                                                               | ४००।-        |
| ४.     | काठमाडौं उपत्यका भित्र चल्ने मिनि ट्रक/ट्रिपर                                                                  | ३५००।-       |
| ५.     | नेपालभर चल्ने मालवाहक सवारी साधन                                                                               | १५०००।-      |
| ६.     | दुई पाङ्ग्रे सवारी साधन                                                                                        | २००।-        |

११. जाँचपास प्रमाणपत्र, प्रदूषण जाँच तथा अन्य दस्तुर:-

| सि.नं. | विवरण                                                                           | दस्तुर (रु.)                                                               |
|--------|---------------------------------------------------------------------------------|----------------------------------------------------------------------------|
| १.     | ठूला सवारी जाँचपास                                                              | १०००।-                                                                     |
| २.     | मझौला सवारी जाँचपास                                                             | ७००।-                                                                      |
| ३.     | साना सवारी जाँचपास                                                              | ५००।-                                                                      |
| ४.     | प्रदूषण जाँच दस्तुर                                                             | १००।-                                                                      |
| ५.     | डोर मुकाम दस्तुर प्रति सवारी (प्राविधिक परीक्षण कार्यालयमा गराउनुपर्ने)         | ३०००।-                                                                     |
| ६.     | चार पाङ्ग्रे सवारी साधन लगत कट्टा दस्तुर                                        | १०००।-                                                                     |
| ७.     | दुई पाङ्ग्रे सवारी साधन (क्वाड बाइक सहित) लगत कट्टा दस्तुर                      | ५००।-                                                                      |
| ८.     | सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको सि.सि.टि.भि. रेकर्ड हेर्ने दस्तुर | १०००।-                                                                     |
| ९.     | सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको पुनर्योग आवेदन दस्तुर                   | १०००।-                                                                     |
| १०.    | पटके बाटो इजाजत दस्तुर प्रति ५० कि.मि.                                          | १५०।-                                                                      |
| ११.    | सवारी दर्ता किताब (ब्लु-बुक) प्रतिलिपि दस्तुर                                   | दुई पाङ्ग्रे (अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्ने थप दुई चक्रा जडित सहित) |
|        |                                                                                 | अन्य सवारी साधन                                                            |
|        |                                                                                 | ५००।-                                                                      |
|        |                                                                                 | १०००।-                                                                     |

१२. यातायात सेवाको नाम पञ्जिकृत गराउँदा लाग्ने दस्तुर:-

| सि.नं. | पूँजी                                      | दस्तुर (रु.) |
|--------|--------------------------------------------|--------------|
| १.     | १५ लाख रुपैयाँसम्म                         | १००००।-      |
| २.     | १५ लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म | १५०००।-      |
| ३.     | ५० लाख रुपैयाँभन्दा बढी                    | २००००।-      |

**द्रष्टव्यः** अनुमति प्राप्त यातायात सेवाले सवारी पञ्जिकृत गराउँदा प्रति सवारी साधन साना सवारी साधनको हकमा एक हजार रुपैयाँ, मझौला सवारी साधनको हकमा दुई हजार रुपैयाँ र ठूला सवारी साधनको हकमा दुई हजार पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ।

**१३. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरण दस्तुर:-**

| सि.नं. | पूँजी                                      | दस्तुर (रु.) |
|--------|--------------------------------------------|--------------|
| १.     | १५ लाख रुपैयाँसम्म                         | १००००।-      |
| २.     | १५ लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म | १५०००।-      |
| ३.     | ५० लाख रुपैयाँभन्दा बढी                    | २००००।-      |

**द्रष्टव्यः** (१) अनुमति पत्र प्राप्त यातायात सेवाले सवारी साधन थप पञ्जिकृत गर्दा प्रति सवारी साधन साना सवारी साधनको हकमा एक हजार रुपैयाँ, मझौला सवारी साधनको हकमा दुई हजार रुपैयाँ र ठूला सवारी साधनको हकमा दुई हजार पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ।

(२) पञ्जिकृत सवारीको पञ्जीकरण अवधि समाप्त भएमा प्रति सवारी पञ्जिकृत गराउँदा लाग्ने दस्तुर सरह लाग्नेछ।

**१४. यातायात सम्बन्धी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप सञ्चालन अनुमतिपत्र दस्तुर र नवीकरण दस्तुर:-**

| सि.नं. | पूँजी (रु.)                | अनुमतिपत्र दस्तुर (रु.) | नवीकरण दस्तुर (रु.) |
|--------|----------------------------|-------------------------|---------------------|
| १.     | २ लाखसम्म                  | १५००।-                  | १०००।-              |
| २.     | २ लाखभन्दा बढी ५ लाखसम्म   | २०००।-                  | १५००।-              |
| ३.     | ५ लाखभन्दा बढी १० लाखसम्म  | ३०००।-                  | २५००।-              |
| ४.     | १० लाखभन्दा बढी २० लाखसम्म | ५०००।-                  | ३०००।-              |

|    |                            |         |         |
|----|----------------------------|---------|---------|
| ५. | २० लाखभन्दा बढी ५० लाखसम्म | १००००।- | ५०००।-  |
| ६. | ५० लाखभन्दा बढी १ करोडसम्म | १५०००।- | १००००।- |
| ७. | १ करोड भन्दा बढी           | २००००।- | १५०००।- |

**दृष्टव्यः** म्याद नाघेको ९० दिनभित्र नवीकरण गराउनु पर्नेछ। सो अवधि पछि नवीकरण गराउन आएमा नवीकरण दस्तुरको अतिरिक्त प्रत्येक वर्षको शत प्रतिशतका दरले थप दस्तुर लिई प्रमाणपत्रको नवीकरण गर्नु पर्नेछ।

१५. सवारी साधन बिक्री शोरुम र रिकन्डिशन हाउस सञ्चालन अनुमतिपत्र दस्तुर र नवीकरण दस्तुर:-

| सि.नं. | स्थिर पूँजी                                                 | अनुमतिपत्र दस्तुर (रु.) | नवीकरण दस्तुर (रु.) |
|--------|-------------------------------------------------------------|-------------------------|---------------------|
| १      | ३ करोड रुपैयाँसम्म (साना उद्योग)                            | ८०००।-                  | ४०००।-              |
| २      | ३ करोड रुपैयाँभन्दा बढी १० करोड रुपैयाँ सम्म (मझौला उद्योग) | १२०००।-                 | ६०००।-              |
| ३      | १० करोड रुपैयाँभन्दा बढी (ठूला उद्योग)                      | ४००००।-                 | २००००।-             |

१६. विद्युतीय सूचना प्रणालीमा आधारित राइड सेयरिङ्ग सेवा दिने संस्था दर्ता तथा नवीकरण शुल्क:-

| सि.नं. | सेवाको लागि प्रयोग गर्ने सवारी साधनको किसिम | दर्ता/अनुमति शुल्क (रु.) | नवीकरण शुल्क (प्रतिवर्ष) (रु.) |
|--------|---------------------------------------------|--------------------------|--------------------------------|
| १      | दुई पाङ्ग्रे मात्र                          | २५०००।-                  | १२५००।-                        |
| २      | चार पाङ्ग्रे मात्र                          | ५००००।-                  | २५०००।-                        |
| ३      | दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै            | ७००००।-                  | ३५०००।-                        |

(ग) विविध

|    |                                                                                                                                                                                                                                                                                                                                                                       |
|----|-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| १. | पाँच लाख रुपैयाँभन्दा बढीको सवारी साधन खरिद गर्दा सम्बन्धित सवारी साधन क्रेताले एकाउन्ट पेयी चेकबाट मात्र बिक्रेतालाई रकम भुक्तानी गर्नु पर्नेछ।                                                                                                                                                                                                                      |
| २. | प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ तथा प्रचलित कानून विपरीत ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीबाट सवारी धनीहरूसँग असुल गरिने दण्ड जरिवाना बापतको रकम बागमती प्रदेशभित्रका ट्राफिक प्रहरी कार्यालयहरूले प्रदेशको सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।                                                                                                    |
| ३. | सवारी साधनको भारवहन क्षमता र सडकको क्षमता भन्दा अधिक भार बोकेमा मालवाहक सवारीका सम्बन्धमा देहायका सूत्रका आधारमा तराईमा रु. १०।- प्रति किलोमिटर र पहाडमा रु. १५।- प्रति किलोमिटरका दर अनुसार जरिवाना हिसाब गरी असुल उपर गरिनेछ।<br>अधिक भारमा जरिवाना गणना: $\text{Over Weight (Ton)} \times \text{Distance (K.M.)} \times \text{Terai Rate/Hill Rate} + \text{Fine}$ |
| ४. | प्रदेशभित्र सवारी साधन खरिद बिक्री गर्ने शोरुम, रिकन्डिशन हाउस (सवारी साधनहरू खरिद बिक्री गर्ने उद्देश्य राखी दर्ता भएका व्यवसाय) ले अनिवार्य रूपमा यातायात व्यवस्था कार्यालयमा समेत दर्ता तथा नवीकरण गर्नु पर्नेछ।                                                                                                                                                   |